



लेकवेशी नगरपालिका
नगरकार्यपालिकाको कार्यालय कल्याण, सुर्खेत
कर्णाली प्रदेश, नेपाल

औषधी आपूर्ति सम्बन्धी सिलबन्दी दरभाउपत्र आहवानको सूचना

(प्रथम पटक प्रकाशित मिति २०७६ /१० /०७)

सूचना नं. १-२०७६/०७७ (स्वास्थ्य)

यस नगरपालिकाको लागि आवश्यक औषधी सिलबन्दी दरभाउपत्र माध्यमबाट खरिद गर्नु पर्ने भएकोले सम्बन्धित इजाजत पत्र प्राप्त इच्छुक व्यक्ति, फर्म तथा कम्पनी बाट निम्न शर्तहरूको अधिनमा रही रितपूर्वकको सिलबन्दी दरभाउपत्र आहवान गरिएको छ ।

- यो सूचना प्रकाशन भएको मितिले १५ दिनको कार्यालय समय भित्र कम्पनी / फर्म चालु आ.व. ०७६/०७७ का लागि नवीकरण भएको ईजाजत प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, कर दर्ता, कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि मूल्य अभिवद्ध कर दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि र औषधी आपूर्ति गर्ने ईजाजत पत्रको प्रमाणित प्रतिलिपिहरू संलग्न राखी रु. १०००। (अक्षरुपी एकहजार मात्र) रकम तिरी दरभाउपत्र फाराम दस्तुर (फिर्ता नहुने गरी) बुझाई यस कार्यालयबाट दरभाउपत्र फाराम खरिद गर्न सकिने छ ।
- दरभाउपत्रदाताले दरभाउपत्र खरिद गर्दा कार्यालय प्रमुखको दस्तखत र कार्यालयको छाप लागेको दरभाउपत्र मात्र खरिद गर्नुपर्ने छ । खरिद भएको दरभाउपत्र यो सूचना प्रकाशित भएको मितिले १६ औं दिनको १२ वजे भित्र दरभाउपत्र फाराममा सही छाप गरि दरभाउपत्र दाताको नाम, ठेगाना, फोन तथा इ-मेल,समेत खुलाई सिलबन्दी दरभाउपत्र यस कार्यालयमा दर्ता गराउन सकिने छ ।
- दर्ता भएका दरभाउपत्रहरू सोही दिनको २ वजे दरभाउपत्रदाताका वा निजहरूका प्रतिनिधिहरू र कार्यालयका प्रतिनिधिहरूको रोहवरमा यस कार्यालयमा खोलिने छ । दरभाउपत्र दाता वा निजहरूका प्रतिनिधिहरू उपस्थित नभएमा पनि सिलबन्दी दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।
- दरभाउपत्र खरिदको अन्तिम दिन तथा दर्ता गर्ने वा खोल्ने दिन सार्वजनिक विदा परेमा सो को भोलीपल्ट क्रमशः कार्यालय खुलेको दिन सोही समयमा हुनेछ ।
- सिलबन्दी दरभाउपत्र साथ रु.६३०००।००(अक्षरुपी त्रिसष्टी हजार रुपैयाँ मात्र) रकम बराबर रकम यस कार्यालयको नाममा रहेको प्राईम कमर्शियल बैंक दशरथपुर सुर्खेतमा यस कार्यालयको धरौटी खाता नं ६१००१२० CA मा जम्मा गरेको भौचर वा मान्यता प्राप्त बाणिज्य बैंकबाट यस कार्यालयको नाममा जारी भएको, प्रचलित कानूनले तोकेको मान्य अवधि भएको जमानी पत्र (विडवन्ड) पेश गर्नुपर्ने छ ।
- औषधी खरिद गर्दा WHO GMP Certified company बाट उत्पादित औषधी हरू मात्र खरिद गरिने छ । बोतलमा सप्लाई हुने औषधीहरू प्लाष्टिक बोतलमा भएको हुनुपर्ने छ र बाँकी औषधीहरू स्ट्रीपमा हुनुपर्ने छ ।
- खरिद हुने औषधीहरूको म्याद सम्बन्धमा उक्त औषधीको यस कार्यालयमा बुझाउदा सम्म Manufacturing date बाट Expiry Date कम्तीमा ७५ प्रतिशत दिन बाँकी हुनुपर्नेछ । सो भन्दा घटी म्याद भएका औषधीहरू स्वीकार गरिन छैन ।
- औषधी आपूर्तिकर्ताले आपूर्ति गर्ने औषधीहरूको बोतल तथा स्ट्रीप लगायतका सम्पूर्ण औषधी तथा सामग्रीहरूमा नि.शुल्क वितरणका लागि भन्ने अनिवार्य उल्लेख भएको हुनु पर्नेछ ।
- प्रत्येक औषधीहरूको औषधी निर्यातकर्ताले औषधी व्यवस्था विभागबाट म्याद भएको छुट्टाछुट्टै Authorization प्रमाण पत्रको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ ।
- सारभूत रूपमा प्रभावग्राही दरभाउपत्रहरू मध्ये आइटमवाइज सबै भन्दा घटी दर कन्ट्रोल गर्ने फर्मको दरभाउपत्र स्वीकृत गरिनेछ ।
- कार्यालयको आवश्यकता अनुसार दरभाउपत्रमा उल्लेखित औषधीको परिमाणमा थप घट गर्न सकिने छ ।
- अन्य कुराहरूको हकमा प्रचलित कानून बमोजिम हुनेछ र थप जानकारीको लागि यस कार्यालयमा सम्पर्क गर्न सकिने छ ।
- यस सूचनामा उल्लेख हुन छुट भएका कुराहरू सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक नियमावली २०६४ तथा प्रचलित नेपाल कानून अनुसार हुनेछ ।

तपशिलः

सि.न.	सूचना नं.	विवरण	लागत अनुमान रु.	दरभाउपत्र दस्तुर रु.	दरभाउपत्र जमानत रकम रु.	कैफियत
१.	००१ - २०७६/०७७ (स्वास्थ्य)	औषधी खरिद	२१०००००।००	१०००।००	६३०००।००	खरिद गर्ने अन्तिम मिति २०७६/१०/२१ दर्ता गर्ने अन्तिम मिति २०७६/१०/२२ दिनको १२.० वजे भित्र

(प्रमुख प्रशासकीय अधिकृत)